

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी  
नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको आ. व. २०८२/८३ को  
तेस्रो त्रैमासिक(मिति २०८२ माघ १ गते देखि मिति २०८२ चैत मसान्तसम्म)  
प्रगति विवरण

## स्वतः प्रकाशन (PRO-ACTIVE DISCLOSURE)



नेपाल सरकार  
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय  
हुलाक सेवा विभाग

# जिल्ला हुलाक कार्यालय

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)






सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी  
नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको



आ. व. २०८२/८३ को  
तेस्रो त्रैमासिक(मिति २०८२ माघ १ गते देखि मिति २०८२ चैत मसान्तसम्म)  
प्रगति विवरण

## स्वतः प्रकाशन (PRO-ACTIVE DISCLOSURE)



नेपाल सरकार  
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय  
हुलाक सेवा विभाग



# जिल्ला हुलाक कार्यालय





## नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

### स्वतः प्रकाशन (PRO-ACTIVE DISCLOSURE)

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐनमा १४ वटा शीर्षक र नियमावलीमा ७ वटा गरी जम्मा २० वटा शीर्षक उल्लेख गरिएका छन् । सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७६ को दफा ६ बमोजिम गठन हुने जिल्ला अनुगमन इकाईको सचिवालयको रूपमा सोहि निर्देशिकाको दफा ८(४) बमोजिम जिल्ला हुलाक कार्यालय रहने तथा राष्ट्रिय सूचना आयोगको अख्तियारीमा जिल्लाभित्र सूचनाको हकको प्रभावकारी कार्यान्वयनको अनुगमनका लागि जिल्ला हुलाक कार्यालयको भूमिका रहेको सन्दर्भमा सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलनमा सहयोग तथा अन्य निकायहरूका लागि नमूना मार्गदर्शक समेत होस् भनी यस कार्यालयले आ. व. २०८२/८३ को तेस्रो त्रैमासिक (मिति २०८२ माघ १ गते देखि मिति २०८२ चैत मसान्तसम्म) अवधिमा सम्पादित त्रैमासिक प्रगति विवरणसहितको स्वतः प्रकाशन प्रकाशित गरेका छौं ।

यसै क्रममा, कार्यालयले आफ्नो नियमित विवरण प्रकाशित गर्दै आएको सन्दर्भमा आ. व. २०८२/८३ सालको माघ, फाल्गुण र चैत महिनामा सम्पादित कामको विवरण प्रस्तुत गरेका छौं । यसलाई कार्यालयले तीन महिना सम्पन्न भएको तोकिएको समयभित्र प्रकाशित गरेको छ । यसै बमोजिम जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित सबै सार्वजनिक निकायहरूमा स्वयम् अग्रसर भई आ-आफ्नो विवरण सार्वजनिक गर्न यस कार्यालय आग्रह गर्दछ ।

जिल्ला हुलाक कार्यालय  
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



१. निकायको स्वरूप र प्रकृति .....	१
२. कार्यालयको काम, कर्तव्य र अधिकार .....	४
३. कार्यालयको स्वीकृत संगठन संरचना र कार्य विवरण .....	६
४. कार्यालय र अन्तर्गतको कर्मचारी संरचना .....	९
५. कार्यालयबाट प्रदान गरिने सेवा .....	१०
६. कार्यालयको शाखा र जिम्मेवारी .....	११
७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि .....	१२
८. निर्णय गर्ने प्रक्रिया र अधिकारी .....	१२
९. निर्णय उपर उजुरी सुन्ने अधिकारी .....	१३
१०. सम्पादन भएका मुख्य कार्यहरूको विवरण.....	१३
११. सूचना अधिकारी र कार्यालय प्रमुखको विवरण .....	१६
१२. ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची .....	१६
१३. कार्यालयमा परेका सूचना मागसम्बन्धि निवेदन र सो उपर सूचना दिएको विषय.....	१७
१४. कार्यालयको वेबसाइट, ईमेल वा फेसबुक विवरण .....	१८


  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



## १. निकायको स्वरूप र प्रकृति :

जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नेपाल सरकार तथा मन्त्रिपरिषदको मिति २०८०/१०/२५ को निर्णयानुसार स्वीकृत भएको हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण, २०८० बमोजिम स्वीकृत नयाँ संगठन संरचना तथा दरबन्दीसहित हुलाक सेवा सम्बन्धी कार्यहरू गर्ने उद्देश्यले वि.सं. २०८१ भद्रा १७ गते स्थापना भएको सरकारी सेवा प्रदायक निकाय हो । यस कार्यालय स्थापना हुनुअघि साविकको जिल्ला हुलाक कार्यालय, नवलपरासीले नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) दुवै जिल्लालाई कार्यक्षेत्र बनाई हुलाक सेवा प्रदान हुँदै आइरहेको थियो । नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले मुलुकलाई संघ, प्रदेश र स्थानीय गरी तीन संघीय तहमा विभाजन गरेको सन्दर्भमा हुलाक सेवा तथा कार्यालयहरू संघीय सरकारको दायित्व अन्तर्गत पर्दछन् । नयाँ जिल्ला हुलाक कार्यालय स्थापना भएपश्चात कार्यालयले चिठीपत्र एवं पार्सलहरू ओसारपसार, टिकट विक्री वितरण, आन्तरिक ट्र्याकिङ प्रणाली (PITS) सञ्चालन कार्यहरू सम्पादन गर्दै आइरहेकोमा यस सम्बन्धी सेवा तथा कार्यहरूमा विस्तार हुँदै जिल्लामा सञ्चालित इजाजतपत्र प्राप्त एफ.एम. तथा केवल नेटवर्क, पत्रपत्रिकाहरूको नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने सम्बन्धी कार्य, काउन्टर अटोमेशन सेवा, लगायतका कार्यहरू सम्पादन गर्ने जिम्मेवारी पाएको छ । यसका अतिरिक्त राष्ट्रिय सूचना आयोग र विज्ञापन बोर्डले प्रत्यायोजित जिम्मेवारी अनुरूप यस हुलाक कार्यालयले आफ्नो जिल्लाभित्रका सबै सार्वजनिक निकाय तथा कार्यालयहरूले नियमानुसार सूचनाको हक सम्बन्धी व्यवस्थाहरूको कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरी प्रतिवेदन गर्ने कार्य र छापामाध्यम एवं विद्युतीय संचार माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी सिफारिस, अनुगमन, नियमन तथा सोको भुक्तानी गर्ने कार्य समेत गर्ने गर्दछ । कार्यालय अन्तर्गत जिल्लाका कावासोती नगरपालिका बाहेक ७ वटा स्थानिय तहहरूमा ७ वटा पालिका हुलाक कार्यालयहरू, १ हुलाक काउन्टर र २७ वटा अतिरिक्त हुलाक कार्यालयहरू सञ्चालित छन् ।





आर्थिक वर्ष २०८०/८१ को बजेट “एक स्थानीय तह एक हुलाक” अवधारणा र सोहि आ.व. को नीति तथा कार्यक्रमको “एक पालिका एक हुलाक” अवधारणा कार्यान्वयनसंगै स्थापना भएका यस कार्यालय अन्तर्गतका पालिका हुलाक कार्यालयहरु र हुलाक काउन्टर देहाय अनुसार रहेका छन् :

क्र.स.	स्थानीय तह	साविकको इलाका हुलाक कार्यालय	पालिका हुलाक कार्यालय	कैफियत
१	कावासोती नगरपालिका	पिठौली इलाका हुलाक कार्यालय	जिल्ला हुलाक कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), कावासोती ।	
२	गैंडाकोट नगरपालिका	गैंडाकोट इलाका हुलाक कार्यालय	हुलाक कार्यालय, गैंडाकोट नगरपालिका ।	
३	देवचुली नगरपालिका	दुम्कौली इलाका हुलाक कार्यालय	हुलाक कार्यालय, देवचुली नगरपालिका ।	
४	मध्यविन्दु नगरपालिका	नयाँ बेलाहानी इलाका हुलाक कार्यालय	हुलाक कार्यालय, मध्यविन्दु नगरपालिका ।	
		शेरगन्ज ईलाका हुलाक कार्यालय	हुलाक काउन्टर, शेरगंज	
५	विनयी त्रिवेणी गाउँपालिका	त्रिवेणी इलाका हुलाक कार्यालय	हुलाक कार्यालय, विनयी त्रिवेणी गाउँपालिका ।	
६	हुप्सेकोट गाउँपालिका	-	हुलाक कार्यालय, हुप्सेकोट गाउँपालिका ।	
७	बुलिङटार गाउँपालिका,	बुलिङटार इलाका हुलाक कार्यालय	हुलाक कार्यालय, बुलिङटार गाउँपालिका ।	
८	बौदिकाली गाउँपालिका	बौदिकाली इलाका हुलाक कार्यालय	हुलाक कार्यालय, बौदिकाली गाउँपालिका ।	

अतिरिक्त हुलाक (पाचौं संशोधन) नियमावली, २०८० को नियम ३ बमोजिम स्थापना भएका र नियम ४ बमोजिमको समय खुला रहने यस कार्यालय अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरु देहाय अनुसार रहेका छन् :

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत




क्र.स.	अतिरिक्त हुलाक कार्यालयको नाम	ठेगाना	दरबन्दी स्वीकृत मिति	दरबन्दी संख्या		कैफियत
				स्वीकृत	मौजुदा	
१	मुकुन्दपुर	गैडाकोट न पा	२०५६।०३।०९	४	१	
२	रतनपुर	गैडाकोट-१८	२०५६।०३।१८	६	४	
३	अमरपुरी	गैडाकोट-१५	२०५४।०३।१०	४	३	
४	रजहर	देवचुली-१६	२०५६।०३।१७	३	३	
५	प्रगतिनगर	देवचुली-१३	२०५६।०३।०८	३	०	खारेज भएको
६	देवचुली	देवचुली-६	२०५६।०३।१७	४	४	
७	टेङ्गरी	कावासोती-१३	२०३३।०९।३०	२	०	खारेज भएको
८	शिवबस्ती	कावासोती-१०	२०३४।१२।२०	३	१	
९	अग्यौली	कावासोती-१४	२०३४।०३।०९	४	३	
१०	कुमारवर्ती	कावासोती-१७	२०५६।०३।०२	३	३	
११	नारायणी	मध्यविन्दु-४	२०५६।०३।०१	३	२	
१२	तमसरीया	मध्यविन्दु-७	२०४६।०९।१४	४	१	
१३	मैनाघाट	मध्यविन्दु-१४	२०५४।०३।१०	५	४	
१४	पसौनी	मध्यविन्दु-१५	२०५३।०२।१७	३	३	
१५	धुरकोट	विनयी त्रिवेणी-५	२०५३।०३।०३	६	४	
१६	सर्दिबगैचा	विनयी त्रिवेणी-४	२०४३।०३।१८	४	०	खारेज भएको
१७	राकाँचुली	विनयी त्रिवेणी-३	२०५४।०३।१३	६	४	
१८	दुम्कवास	विनयी त्रिवेणी-१	२०३३।०९।०४	४	१	
१९	रुद्रपुर धौवदी	हुप्सेकोट-५	२०३१।१०।१५	४	२	
२०	देउराली	हुप्सेकोट-४	२०५६।०३।०८	५	२	
२१	हुप्सेकोट	हुप्सेकोट-६	२०५३।०२।१५	४	२	
२२	रुचाङ	बौदिकाली-४	२०४४।०३।३०	५	२	
२३	रकुवा	बौदिकाली-३	२०५५।०२।२२	४	३	
२४	मिथुकरम	बौदिकाली-१	२०३६।०३।१५	४	१	
२५	नरम	बौदिकाली-५	२०५४।०३।१३	५	३	
२६	भारतीपूर	बुलिङटार-६	२०५५।०२।२१	२	१	
२७	जौवरी	बुलिङटार-६	२०५४।०३।१६	५	१	
२८	अर्खला	बुलिङटार-५	२०५५।०२।२४	२	२	
२९	डाडाझेरी	बुलिङटार-२	२०३०।०२।१५	४	०	खारेज भएको
३०	किमडताङ	बुलिङटार-१	२०३०।१२।०१	५	०	खारेज भएको
	जम्मा			१२०	६०	

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



## यस कार्यालयभित्रको डाँक रेखा :



## २. कार्यालयको काम, कर्तव्य र अधिकार:

- ✓ हुलाक वस्तु दर्ता गर्ने ।
- ✓ हुलाक वस्तु वितरण गर्ने ।
- ✓ टिकट प्राप्ति, भण्डारण र बिक्री गर्ने ।
- ✓ डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझ्ने/बुझाउने व्यवस्था गर्ने ।
- ✓ पालिका हुलाक कार्यालयहरूसँग समन्वय र अनुगमन गर्ने ।
- ✓ जिल्ला तथा मातहतका कार्यालयहरुको आर्थिक तथा प्रशासनिक काम गर्ने ।
- ✓ समयानुसार डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने ।
- ✓ अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धी समन्वय र प्रबन्ध गर्ने ।
- ✓ विभागबाट सहमति लिई कर्मचारी व्यवस्थापन गर्ने ।
- ✓ हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



- ✓ पालिका हुलाक कार्यालयहरू व्यवस्थापन गर्न
- ✓ समयसमयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने ।
- ✓ हुलाक सेवा सञ्चालन सम्बन्धमा विभागमा सुझाव पेस गर्ने ।
- ✓ विभागको स्वीकृती लिई महानगर र उपमहानगर पालिका क्षेत्रमा कामको आवश्यकता अनुसार हुलाक वस्तु दर्ता काउन्टर सञ्चालन गर्ने ।
- ✓ हुलाक कार्यालयबाट प्रदान गरिएका सेवाहरूको प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने ।
- ✓ पालिका हुलाक कार्यालयहरूको अनुगमन निरीक्षण गरी प्रतिवेदन गर्ने ।
- ✓ अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय र पालिका हुलाक कार्यालयमा देखिएका कमि कमजोरीलाई सुधार गर्न लगाउने सुधारको लागि विभागमा लेखि पठाउने ।
- ✓ पालिका हुलाकको कार्यालय प्रमुखहरूको हाजिरी, विदा, दण्ड, पुरस्कारको विवरण माग गरी गर्न लगाई अभिलेख राख्न लगाउने ।
- ✓ सर्टिड सूची राम्रोसंग कार्यान्वयन गर्ने, डाँक परिवहन ठिक समयमा भएको छ छैन हुलाक वस्तुको ठिक समयमा संकलन भएको छ छैन आदि कुराहरूको सम्बन्धित कर्मचारीलाई जिम्मेवारी बनाउने ।
- ✓ हुलाक वस्तुको संकलन, ढुवानी, दर्ता, वितरण, आयात र निर्यात गर्ने कार्यलाई छिटो छरितो र प्रभावकारी रूपमा गर्न लगाई नियमानुसार तोकिएको समयमा भित्र कार्य सम्पन्न गर्न लगाउने ।
- ✓ आन्तरिक इ.एम.एस (E.M.S.) सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने ।
- ✓ PITS को नियमित अनुगमन/सुपरीवेक्षण गरी प्रभावकारी रूपमा संचालनमा ल्याउने ।
- ✓ हुलाक टिकट बिक्री व्यवस्था मिलाउने र बिक्री पश्चातको राजश्व दाखिला गर्न लगाउने ।
- ✓ वैदेशिक हुलाक वस्तु (E.M.S./Parcel) मा लागेको भन्सार महसुल, मुल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतका करहरू संकलन गरी राजश्व खातामा दाखिला गर्ने ।
- ✓ कर्मचारीको हाजिरी, विदा, पदपूर्ति तथा रिक्त पदहरूको विवरण अद्यावधिक गर्ने, रा .प. अनं. पदहरूको पदपूर्तिको लागि लोकसेवा आयोगमा लेखि पठाउने ।
- ✓ नीतिगत, सैद्धान्तिक एवं असुलउपर गर्ने बेरुजुहरू छलफल गरी फरफारक गर्ने गराउने ।
- ✓ लेखाको तीकिएको ढाँचामा वित्तिय विवरणहरू तयार गर्ने गराउने ।
- ✓ पत्रपत्रिका हुलाक दर्ताका लागि आए दर्ता एवं नविकरण गर्ने, लोककल्याणकारी विज्ञापन प्राप्त एफएम टेलिभिजन र वर्गीकरणमा परेका पत्रिकाको विवरण संकलन, अनुगमन र नियमानुसारको भुक्तानीको लागि प्राप्त रकम विवरण गर्ने ।
- ✓ पोष्टबक्स वितरण, नविकरण र नियमानुसार भुक्तानीको लागि प्राप्त रकम वितरण गर्ने ।
- ✓ हुलाक ऐन २०१९, हुलाक नियमावली २०२० मा भएको दण्ड सजायसम्बन्धी व्यवस्था अनुसार जरिवाना गर्ने, सचेत गराउनेसम्मका सजाय गर्ने ।

  
सूचना अधिकारी


  
निमित्त हुलाक अधिकृत



### ३. कार्यालयको स्वीकृत संगठन संरचना र कार्यविवरण :

संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिबाट संगठन संरचना र दरबन्दी तेरिजसंगै तयार भएको यस कार्यालय र अन्तर्गतका कार्यालयहरुको कार्यविवरण देहाय अनुसार रहेको छ :

अनुसूची १.५१



नोट: १. हेर्मी/ हुलाक सवारी साधनको व्यवस्था भएमा सवारी चालक पद सेवा करारमा व्यवस्थापन गर्नुपर्नेछ।

२. जिल्लाभित्रका स्थानीय तहमा रहने हुलाक कार्यालय र हुलाक काउन्टरमा कार्यभारका आधारमा जिल्ला हुलाक कार्यालयले हुलाकी/हल्कारा छटाउन सक्नेछ।

विभागीय प्रशासक (सह)  
रा.प.अनं.द्वितीय

### क. प्रशासन शाखा

- ✓ जिल्ला तथा मातहतका कार्यालयहरुको प्रशासनिक काम गर्ने ।
- ✓ हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।
- ✓ विभागबाट सहमति लिई कर्मचारी व्यवस्थापन व्यवस्थापन गर्ने ।
- ✓ सरुवा बढुवा नियुक्तीका टिप्पणी उठाउने सदर गराउने ।

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



- ✓ कर्मचारीको व्यक्तिगत विवरण फाइल, कार्यालयको सम्बन्धी सम्बद्ध कागजात, फाइल, निवेदन एवं प्रतिवेदनको अभिलेख व्यवस्थापन गर्ने ।
- ✓ कर्मचारीहरूको हाजिरी तथा विदा सम्बन्धी अभिलेखको व्यवस्थापन, कार्यहरूको नियमित अनुगमन तथा निरीक्षण गर्ने ।
- ✓ कार्यरत कर्मचारीले गरेको आचरण विपरीतको कार्यउपर आवश्यक कार्यवाही सिफारिस गर्ने ।
- ✓ अवकाश हुने कर्मचारीको अभिलेख र सोको कार्यवाही सम्बन्धी कार्य गर्ने ।
- ✓ कार्यालयको दरबन्दी र पदपूर्तिको विवरण अद्यावधिक गर्ने एवं रिक्त पद पुर्तिका लागि लोकसेवा आयोगमा माग पठाउने ।
- ✓ मासिक, त्रैमासिक, वार्षिक विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
- ✓ पालिका हुलाक कार्यालय व्यवस्थापन, समन्वय र अनुगमन गर्ने ।
- ✓ विभिन्न शाखाहरूका कार्यको नियमित निरीक्षण एवं समन्वय गर्ने ।
- ✓ कार्यालय प्रमुखको निर्देशनमा अन्तर्गतका कार्यालयहरूको निरीक्षण, अनुगमन एवं प्रतिवेदन गर्ने ।
- ✓ कार्यालयमा प्राप्त हुलाक वस्तुहरू (चिठीपत्र, पार्सल आदि) लाई सम्बन्धित शाखा, डेलिभरी एजेन्ट समक्ष जिम्मा लगाउने ।
- ✓ कार्यालयको तर्फबाट अन्यत्र प्रेषण गर्नुपर्ने चिठीपत्र आदि कार्यालय प्रमुखसँगको समन्वयमा तयार गरी पठाउने कार्य ।
- ✓ कार्यालयको समग्र अभिलेख व्यवस्थापन गर्ने ।
- ✓ हुलाक वस्तु, टिकटको अवस्थाको टिपोट गरी विवरण पठाउने ।
- ✓ एफ.एम. रेडियो, केवल नेटवर्कहरूको नियमानुसार नवीकरण र रोयल्टी संकलन एवं सोको रिपोर्टिङ्ग सम्बन्धी कार्य गर्ने ।
- ✓ सूचनाको हकको त्रैमासिक अनुगमन एवम् आवधिक रूपमा लोक कल्याणकारी विज्ञापन प्रसारणको अनुगमन र सोको रिपोर्टिङ्ग सम्बन्धी कार्य गर्ने ।
- ✓ जिन्सी व्यवस्थापनमा सहयोग र समन्वय गर्ने ।

## ख. डाँक शाखा

- ✓ हुलाक वस्तु दर्ता तथा वितरण गर्ने ।
- ✓ हुलाकबाट प्रदान हुने गरिएका सेवाहरूको प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने ।
- ✓ हुलाक वस्तुको संकलन, ढुवानी तथा वितरणको कार्यलाई प्रभावकारी बनाउने ।
- ✓ डाँक सम्बन्धित कार्यको नियमित प्रतिवेदन गर्ने ।
- ✓ आन्तरिक तथा वैदेशिक द्रुत डाँक सेवा सम्बन्धी काम गर्ने ।
- ✓ आन्तरिक तथा वैदेशिक डाँकहरूको अभिलेख तौल आइटम छुट्टिने गरी राख्ने ।

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



- ✓ डाँक थैलाहरु कार्यालय प्रमुखको प्रत्यक्ष रोहदोरमा खान्ने र बन्द गर्ने ।
- ✓ प्राप्त भएका र वितरण भएका हुलाक वस्तुहरुको निर्दिष्ट फारामहरुमा अभिलेख राख्ने ।
- ✓ हुलाक वस्तुको संकलन तथा वितरणको कार्य अनिवार्य रूपमा आन्तरिक ट्र्याकिङ प्रणाली (PITS)मा प्रविष्ट गराई सेवा प्रवाह गर्ने गराउने यसको लागि नियमित रूपमा अनुगमन/सुपरीवेक्षण गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने ।
- ✓ सही अवस्थामा प्राप्त नभएका हुलाक वस्तुहरुका सन्दर्भमा तुरुन्त एरर नोट खडा गरी कार्यालय प्रमुखबाट प्रमाणित गराई राख्ने ।

### ग. जिन्सी शाखा

- ✓ मालसामानको उचित भण्डारण, कार्यालय प्रमुख र लेखा प्रमुख सँगको समन्वयमा आवश्यक मालसामान खरिद तथा दाखिला गर्ने र माग बमोजिम हस्तान्तरण गर्ने ।
- ✓ जिन्सी मालसामानको सम्बन्धित खातामा अभिलेख राख्ने ।
- ✓ कार्यालय प्रमुखबाट नियमानुसार आवधिक रूपमा जिन्सी निरीक्षण गराउने ।
- ✓ जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लिखित मालसामानको अवस्थाका आधारमा लिलाम बिक्री, मिन्हा, लगत कट्टा आदि गर्ने ।
- ✓ जिन्सी मालसामानलाई व्यवस्थित गरी चुस्त, पारदर्शी र सुरक्षित बनाउने ।

### घ. टिकट व्यवस्थापन शाखा

- ✓ प्राप्त हुलाक टिकटको संरक्षण एवं समूचित सुरक्षा र व्यवस्थापन गर्ने ।
- ✓ टिकट बिक्रीबाट प्राप्त रकम नियमानुसार राजस्व दाखिला गर्ने ।
- ✓ नपुग टिकट सम्पूर्तिको लागि सम्बन्धित निकायमा लेखी पठाउने ।
- ✓ नियमानुसार हिसाब राखी पालिका हुलाक तथा अतिरिक्त हुलाकहरुलाई उज्राती टिकट प्रदान गर्ने र सोको फछ्छौट नियमानुसार गर्ने ।
- ✓ टिकट प्राप्ति, मौज्दात, सम्पूर्ति, उज्राति आदिको विवरण अद्यावधिक गरी आवधिक रूपमा कार्यालय प्रमुखबाट प्रमाणित गराई राख्ने ।
- ✓ टिकट सम्बन्धी कारोवारको विवरण चुस्त दुरुस्त राखी लेखापरीक्षण गराउने ।

### च. आर्थिक प्रशासन शाखा

- ✓ कार्यालयका लागि विनियोजित बजेट खर्चको मासिक तथा बार्षिक योजना बनाउने ।
- ✓ प्राप्त बील, भरपाई, निवेदन आदि प्रमाणका आधारमा निकासा लिई भुक्तानी दिने ।
- ✓ नपुग हुने बजेटको अग्रीम एकीन गरी माग गर्ने ।
- ✓ सबै भुक्तानी एवं खर्चहरुको प्रचलित कानून बमोजिम निर्दिष्ट फारामहरुमा अभिलेख राख्ने ।

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



- ✓ कार्यालयलाई प्राप्त हुने जुनसुकै विषयको हलाक वस्तुको विवरण राखी प्रचलित कानून बमोजिम सम्बन्धित शीर्षकहरूमा राजस्व दाखिला गर्ने ।
- ✓ आम्दानी तथा खर्चको विवरण चुस्त र दुरुस्त राखी (मासिक, चौमासिक एवं बार्षिक) आवधिक रूपमा सम्बन्धित निकायमा पठाउने ।
- ✓ नियमानुसार आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई कारोबारको पारदर्शिता, जवाफदेहिता र वैधानिकता प्रवर्धन गर्ने ।

## छ. पालिका हुलाक कार्यालय

- ✓ हुलाक वस्तु दर्ता गर्ने ।
- ✓ हुलाक वस्तु वितरण गर्ने ।
- ✓ टिकट बिक्री गर्ने ।
- ✓ डाँक सञ्चालन गर्ने ।
- ✓ सीमाना जोडिएका पालिका हुलाक कार्यालयहरूले सीमानामा रहेका पालिका हुलाक कार्यालयबाट डाँक आदानप्रदान गर्ने व्यवस्था मिलाउने (अर्को जिल्लाको पालिका हुलाक कार्यालयसँग समेत) तथा सोको अभिलेख जिल्ला हुलाक कार्यालयमा पठाउने ।
- ✓ कार्यालयमा भए गरेको कामको नियमित प्रतिवेदन गर्ने ।
- ✓ हुलाक कार्यालयबाट प्रदान हुने सेवाहरूको प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने ।
- ✓ सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गर्ने ।
- ✓ हुलाक सेवा संचालन र व्यवस्थापनसँग सम्बन्धित अन्य कार्यहरू गर्ने ।
- ✓ समयसमयमा जिल्ला हुलाक कार्यालयको निर्देशन बमोजिम कामहरू गर्ने ।

## ज. हुलाक काउन्टर

- ✓ हुलाक वस्तु दर्ता गर्ने ।
- ✓ टिकट बिक्री गर्ने ।
- ✓ आवश्यकता अनुसार हुलाक वस्तु वितरण गर्ने ।
- ✓ जिल्ला हुलाक कार्यालय/पालिका हुलाक कार्यालयका प्रमुखले तोके बमोजिम अन्य काम गर्ने ।

## ४. कार्यालय र अन्तर्गतको कर्मचारी संरचना :

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८०/१०/२५ गतेको निर्णयानुसार स्वीकृत हुलाक सेवा विभाग अन्तर्गत यस कार्यालयको निकायहरूको संगठन र दरबन्दी तेरिज र हालको पदपूर्तिसहितको कर्मचारी संरचना देहाय अनुसार रहेको छः

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



सि.नं.	पद	श्रेणी	सेवा/समूह	दरबन्दी	पदपूर्ति	रिक्त	कैफियत
१	शाखा अधिकृत	रा.प.तृतीय	प्रशासन/ सा. प्र.	१	-	१	
२	नायव सुब्बा	रा.प.अनं.प्रथम	प्रशासन/ सा. प्र.	१	१	-	
३	खरिदार	रा.प.अनं.द्वितीय	प्रशासन/ सा. प्र.	११	९	२	लो.से.आ. मा माग भैसकेको
४	स.ले.पा.	रा.प.अनं.द्वितीय	प्रशासन/ सा. प्र.	१	१	-	
५	हल्कारा	श्रेणीविहीन	प्रशासन/ सा. प्र.	२६	२६	-	
६	हुलाकी	श्रेणीविहीन	प्रशासन/ सा. प्र.	०	२	-	२ जना काजबाट
७	कार्यालय सहयोगी	श्रेणीविहीन	प्रशासन/ सा. प्र.	२	२		
८	हलुका सवारी चालक	श्रेणीविहीन	प्रशासन/ सा. प्र.	०	-	-	
जम्मा दरबन्दी				४२	३८	६	

#### अतिरिक्त हुलाक कार्यालयहरुमा कार्यरत कर्मचारी :

यस कार्यालय अन्तर्गत ३० अतिरिक्त हुलाक कार्यालय रहेकोमा अतिरिक्त हुलाक नियमावली, २०३४ (पाचौं संशोधन) पश्चात क्रमशः खारेज हुदै हाल २५ वटा अतिरिक्त हुलाक कार्यालय बाँकी रहेको जस अन्तर्गत देहाय अनुसारको कार्यरत जनशक्ति रहेका छन् :

सि.नं.	पद	स्वीकृत दरबन्दी	पदपूर्ति	पद खारेज	कैफियत
१	हुलाक प्रतिनिधि	३०	१७	१३	कार्यरत कर्मचारी अवकाश पश्चात पद खारेज हुने
२	पत्र वितरक	३०	१६	१४	
३	डाँक बाहक	६०	२७	३३	
जम्मा		१२०	६०	६०	

#### ५. कार्यालयबाट प्रदान गरिने सेवा:

##### प्रमुख सेवाहरु:

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



## १. साधारण चिठ्पत्र :

यो सेवा अन्तर्गत साधारण पत्र, अन्धा साहित्य, बुकपेष्ट, समाचार पत्र, हवाईपत्र, साना पाकेटहरु पर्दछन ।

## २. रजिष्ट्री सेवा :

- चिठ्पत्रलाई नियमानुसार Postal Internal Tracking System (PITS) प्रविष्ट गरि दर्ता चलानी र प्राप्तिको अभिलेख गरिने सेवा ।
- पहिलो २० ग्रामसम्मको रु. ४० र थप १० ग्रामको रु. ५ को दरले रकम लाग्ने।

## ३. पार्सल-Parcel (पुलिन्दा) सेवा :

- २ केजी देखि २० केजी सम्म तौल भएका हुलाक वस्तुहरु पठाउन सकिने ।
- पहिलो २ केजीसम्मको रु. २६० र थप प्रत्येक ५०० ग्रामको रु. १०० को दरले थप हुदै जाने।

## ४. द्रुत डाँक सेवा (Express mail service-EMS) :

- छिटोछरिटो, सुरक्षित र भरपर्दो रूपमा हुलाक वस्तुहरु समयमै प्रापकसमक्ष बुझाउने माध्यम।
- पहिलो २० ग्राम सम्मको रु. १०० र थप प्रत्येक २० ग्रामको रु. १५ को दरले थप हुदै जाने।
- छिटो हुवानीको लागि प्राथमिकतामा राखि प्राप्त भएको २४ घण्टामा प्रापक समक्ष बुझाउन पर्ने हुन्छ ।

## ५. हुलाक टिकट सेवा :

- जिल्ला हुलाक कार्यालय र हुलाक कार्यालयबाट हुलाक विभिन्न मूल्यका टिकटहरु बिक्रि वितरण हुने ।

## एजेन्सी सेवाहरु(प्रत्यायोजित अधिकार अन्तर्गत सेवाहरु):

- सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन तथा अनुगमन ।
- एफएम रेडियो, पत्रपत्रिका तथा केबल नविकरण/रोयल्टी संकलन तथा जरिवाना ।
- प्रेस प्रतिनिधि पास, अनलाइन पत्रिका, सञ्चारकर्मी परिचयपत्र नवीकरण ।
- पत्रपत्रिका दर्ता तथा अङ्क प्रमाणितको लागि सिफारिस परिचयपत्र ।
- छाप तथा विद्युतीय माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी जिल्लास्तरीय अनुगमन तथा सिफारिस र भुक्तानी ।

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



## ६. कार्यालयको शाखा र जिम्मेवारी :

सि.नं.	सम्बन्धित शाखा	जिम्मेवारी	पद	कैफियत
१	कार्यालय व्यवस्थापन	केश बहादुर खण्डलु	नि. हुलाक अधिकृत	
२	प्रशासन शाखा/सूचना अधिकारी	यावल कुमार खाम्चा	खरिदार	
३	डाँक शाखा	हरि प्रसाद अधिकारी	खरिदार	
४	जिन्सी शाखा	विष्णु प्रसाद पोखेल	खरिदार	
५	आर्थिक प्रशासन शाखा	मिन बहादुर कुँवर	सह-लेखापाल	
६	टिकट व्यवस्थापन शाखा	ईश्वरी प्रसाद महतो	हल्कारा(पाचौँ स्तर)	
७	काउण्टर शाखा	हिरा कुमारी महतो	हल्कारा (प्रथम)	
८	हुलाक कार्यालय, गैँडाकोट न.पा.	पदम पानी पौडेल	नि. हुलाक हाकिम	
९	हुलाक कार्यालय, देवचुली न.पा.	विष्णु प्रसाद न्यौपाने	हुलाक हाकिम	
१०	हुलाक कार्यालय, मध्यविन्दु न.पा.	झविन्द्र फुल्देल	हुलाक हाकिम	
११	हुलाक काउण्टर, शेरगंज	विनिता कुमारी	हुलाक हाकिम	
१२	हुलाक कार्यालय, विनयी त्रिवेणी गा.पा.	ईश्वरी सिंजाली	नि. हुलाक हाकिम	
१३	हुलाक कार्यालय, हुप्सेकोट गा.पा.	शंकर खनाल	नि. हुलाक हाकिम	
१४	हुलाक कार्यालय, बुलिडटार गा.पा.	गया प्रसाद करिया बहुवा	हुलाक हाकिम	
१५	हुलाक कार्यालय, बौदिकाली गा.पा.	नारायण प्रसाद उपाध्याय	हुलाक हाकिम	

## ७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

क्र. स.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर	लाग्ने अवधि	कैफियत
१	हुलाक टिकट विक्री	माग भए अनुसार	तुरुन्तै	
२	रजिष्ट्री पत्र	रु. ४०/- (२० ग्राम सम्म) थप १० ग्रामको रु. ५/- दरले(२ किलोग्राम सम्म)	तुरुन्तै	
३	साधारण पत्र	रु. १०/- (२० ग्राम सम्म) थप २० ग्रामको रु. ५/- दरले	तुरुन्तै	
४	पार्सल दर्ता	रु.२६०/- (२ कि.ग्रा. सम्म) र थप ५०० ग्रामको रु. १००/- का दरले	तुरुन्तै	
५	पत्रिका हुलाक दर्ता तथा नविकरण	दर्ता दस्तुर रु.२००/- नविकरण दस्तुर रु.१००/- (प्रत्येक जिल्लाका लागि थप रु. १०/-)	प्रक्रिया पुगेकै दिन	
६	रेडियो इजाजतपत्र	लाईसेन्स नवीकरण रु.२५००/-	सूचना तथा प्रसारण	

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



	नविकरण	(१००वाटसम्म), रु.३५००/- (१००-५०० वाटसम्म) । इजाजतपत्र नवीकरण रु.१००/- (२०वाटसम्म), रु.२००/- (५०वाटसम्म) रु.२०००/- (१००वाटसम्म), रु.१५०००/- (२५०वाटसम्म), रु.३००००/- (५००वाटसम्म) ।	विभागको अनलाइन प्रोटलबाट आवेदन, शुल्क बुझाउने र विभागबाट स्वीकृत भएको टिप्पणी आदेशको आधारमा नविकरण हुने
७	रेडियो लाइसेन्स नविकरण		
८	द्रुत दर्ता	रु. ७०/- (४० ग्राम सम्म) थप २० ग्रामको रु. १५/- दरले(२ किलोग्राम सम्म)	तुरुन्तै
९	चिठ्ठीपत्र/पासपोर्ट वितरण	नि:शुल्क	तुरुन्तै
१०	केबुल नविकरण	चालु आ.व.को वार्षिक आम्दानीको २% रोयल्टी तिरेको हुनुपर्ने	प्रक्रिया पुगेकै दिन
११	छापामाध्यम र विद्युतीय लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी प्रकाशन/प्रसारण अनुगमन तथा रकम भुक्तानी	छापामाध्यम र विद्युतीय लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी मापदण्ड, २०८० अनुसार लाग्ने दस्तुर	छापामाध्यम सम्बन्धी लोककल्याणकारी विज्ञापनको लागि प्रत्येक महिनाको ७ गते भित्र अनिवार्य रुपमा बिल जिहुकामा पेश गर्नुपर्ने र प्रसारण सम्बन्धी नियमानुसार बिल पेश गर्ने ।

## ८. निर्णय प्रक्रिया र अधिकारी

- प्रचलित ऐन, नियम, लिखित निर्देशन एवं परिपत्रका आधारमा,
- टिप्पणी उठाएर सहभागितामूलक तवरले,
- कार्यालयको स्टाफ बैठकको निर्णयबाट,
- अन्तिम निर्णय कार्यालय प्रमुखबाट हुने ।

## ९. निर्णय उपर उजुरी सुन्ने अधिकारी

कार्यालयबाट समाधान गर्न सकिने उजुरी भए कार्यालय प्रमुखबाट र समाधान गर्न सम्भव नहुने किसिम र प्रकृतिका भएमा प्रचलित कानून बमोजिम ।

## १०. सम्पादन भएका मुख्य कार्यहरुको विवरण :

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



(क) हुलाक वस्तुको दर्ता विवरण :

क्र.सं.	हुलाक वस्तु	माघ	फाल्गुण	चैत	जम्मा	कैफियत
क	साधारण चिठी	२०५	३२	१५	२५२	
	राजिष्ट्री चिठी	१५१५	१३७५	१८२६	४७१६	
	बीमा चिठी	०	०	०	०	
	साना पाकेट	०	०	०	०	
	हुलाक दर्ता	०	०	०	०	
	समाचार पत्रपत्रिका	०	०	०	०	
	अन्धा साहित्य	०	०	०	०	
	बुक पोष्ट	०	१	०	१	
ख	पार्सल(रा.पु.)	०	०	२	२	
ग	E.M.S. By Land	०	०	०	०	
	E.M.S. By Air	०	०	०	०	
घ	राहदानी	०	०	०	०	
जम्मा		१७२०	१३९०	१८४३	४९५३	

(ख) हुलाक वस्तुको आयात विवरण

क्र.सं.	हुलाक वस्तु	माघ	फाल्गुण	चैत	जम्मा	कैफियत
क	साधारण चिठी	३०४	२०७	२३९	७५०	
	राजिष्ट्री चिठी	१७११	१६०६	२३७१	५६८८	
	बीमा चिठी	०	०	०	०	
	साना पाकेट	४	०	०	४	
	हुलाक दर्ता	०	०	०	०	
	समाचार पत्रपत्रिका	१४३	१५०	१६७	४६०	
	अन्धा साहित्य	०	१	०	१	
	बुक पोष्ट	५३	५३	२२	१२८	
ख	पार्सल(रा.पु.)	१३	१०	२८	५१	
ग	E.M.S. By Land	७४	५३	०	१२७	
	E.M.S. By Air	१५	६	५२	७३	
घ	राहदानी	०	०	०	०	
जम्मा		२३१७	२०८३	२८८६	७२८६	

(ग) हुलाक वस्तुको निर्यात विवरण :

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



क्र.सं.	हुलाक वस्तु	माघ	फाल्गुण	चैत	जम्मा	कैफियत
क	साधारण चिठी	१८३	८४	८७	३५४	
	राजिष्ट्री चिठी	१३३३	१३०३	१५२९	४१६५	
	बीमा चिठी	०	०	०	०	
	साना पाकेट	१	०	०	०	
	हुलाक दर्ता	०	०	०	०	
	समाचार पत्रपत्रिका	५३	७४	४५	१७२	
	अन्धा साहित्य	०	०	०	०	
	बुक पोष्ट	२७	२०	९	५६	
ख	पार्सल(रा.पु.)	३	३	११	१४	
ग	E.M.S. By Land	५३	३३	०	८६	
	E.M.S. By Air	१	०	१३	१४	
घ	राहदानी	०	०	०	०	
जम्मा		१६५४	१५१८	१७०७	४८७९	

(घ) हुलाक वस्तुको वितरण विवरण :

क्र.सं.	हुलाक वस्तु	माघ	फाल्गुण	चैत	जम्मा	कैफियत
क	साधारण चिठी	३०४	१२८	१५४	५८६	
	राजिष्ट्री चिठी	१८८०	१६७८	२७०८	६२६६	
	बीमा चिठी	०	०	०	०	
	साना पाकेट	३	०	७	१०	
	हुलाक दर्ता	०	०	०	०	
	समाचार पत्रपत्रिका	१०२	७९	१२७	३०८	
	अन्धा साहित्य	०	१	०	१	
	बुक पोष्ट	२९	३३	३	६५	
ख	पार्सल(रा.पु.)	१०	७	१९	३६	
ग	E.M.S. By Land	२२	२०	०	४२	
	E.M.S. By Air	१४	६	२६	४६	
घ	राहदानी	०	०	०	०	
जम्मा			२३६४	१९५२	३०४४	७३६०

(ङ) राजस्व विवरण :

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



क्र.स.	राजस्व शिर्षक	राजस्व विवरण	माघ(रु.)	फाल्गुण(रु.)	चैत(रु.)	कैफियत
१	१४२२२ (हुलाक सेवा शुल्क)	हुलाक टिकट बिक्री	०	१३००००	१२००००	
		काउन्टर अटोमेशन	४१३६०	२९५२०	६७९३०	
		पार्सल हुलाक महशुल	४२०	२४०	४२०	
२	११५११	भन्सार महशुल	३८६४८	२४०	४२०	
३	१४२५४	रेडियो एफएम संचालन दस्तुर	०	०	०	
४	१४२५५	टेलिभिजन संचालन दस्तुर	०	०	०	
५	१११५९	अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टी	०	०	०	
६	१५१११	बेरुजु/जरिवाना	१८१३२६	१६७३११	२१६३११	
७	१४५२९	अन्य राजस्व	०	०	०	
जम्मा			२६१७५४	१६७३१८	२१६३११	

(च) बजेट विनियोजन तथा निकास र खर्च (तेस्रो त्रैमासिकसम्म) :

महिना	वार्षिक बजेट (रु.)	खर्च (रु.)	खर्च प्रतिशत	कैफियत
चालू	३२२५८०००	२१४६१२५०.८६	६६.५३	
पूजीगत	५९६६०००	१७६३८३१	२९.५६	
अन्य	९५९४९९	६९४७१६.४६	७२.४०	
जम्मा	३९१८३४९९	२३९१९७९८.६३	६१.०५	

(छ) लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी सम्बन्धी विवरण

क्र.स.	पत्रिका/रेडियो/टेलिभिजनको विवरण	सङ्ख्या	यस त्रैमासिकमा भुक्तानी (रु.)	यस आ.व.मा हालसम्म भुक्तानी (रु.)	कैफियत
१	दैनिक पत्रिका	०	०	०	
	साप्ताहिक पत्रिका	४	११६५४८२९	६९४७१६.४६	

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



	द्विमासिक पत्रिका	०	०	०	
	मासिक पत्रिका	०	०	०	
२	एफ.एम. रेडियो	८	०	०	
३	टेलिभिजन	०	०	०	
जम्मा		१२			

## ११. सूचना अधिकारी र कार्यालय प्रमुखको विवरण :

सूचना अधिकारी	कार्यालय प्रमुख (गुनासो सुन्ने अधिकारी)
नाम: यावल कुमार खाम्चा	नाम: केश बहादुर खण्डलु
पद: खरिदार	पद: नि. हुलाक अधिकृत
मोबाइल नं. ९८५७०८२४५२	मोबाइल नं. ९८५७०८२४५१
इमेल: yawalmgr@gmail.com	इमेल: kkesh95@gmail.com

## १२. ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची :

### ऐनहरू :

- ✓ हुलाक ऐन, २०१९
- ✓ सूचनाको हक सम्बन्धी ऐन, २०६४
- ✓ रेडियो ऐन, २०१४
- ✓ आन्तरिक हुलाक वस्तु बीमा गर्ने ऐन, २०१९
- ✓ विज्ञापन (नियमन गर्ने) ऐन, २०७६
- ✓ राष्ट्रिय प्रसारण ऐन, २०४९
- ✓ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६
- ✓ सार्वजनिक खरिद ऐन, २०६३
- ✓ निजामती सेवा ऐन, २०४९

### नियमहरू :

- ✓ आन्तरिक हुलाक वस्तु बीमा नियमहरू, २०१९
- ✓ हुलाक नियमावली, २०२०
- ✓ हुलाक बचत बैंक नियमावली, २०३३
- ✓ धनादेश नियमावली, २०३१

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



- ✓ अतिरिक्त हुलाक (पाँचौं संशोधन) नियमावली, २०३४
- ✓ वैरङ्ग हुलाक नियमावली, २०३४
- ✓ सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- ✓ रेडियो सञ्चार नियमावली (लाईसन्स), २०४९
- ✓ विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८०
- ✓ राष्ट्रिय प्रसारण नियमावली, २०५०
- ✓ आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७
- ✓ सार्वजनिक खरिद नियमावली, २०६४
- ✓ निजामती सेवा नियमावली, २०५०

### विनियम वा निर्देशिकाहरू :

- ✓ हुलाक सेवा कार्यविधि निर्देशिका, २०६३
- ✓ हुलाक बचत बैंक कार्यसंचालन (प्रथम संशोधन) निर्देशिका, २०७३
- ✓ सूचनाको हकको ऐन कार्यान्वयन कार्यविधि निर्देशिका, २०७१
- ✓ सूचनाको हकको कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७६
- ✓ हुलाक टिकट प्रकाशन निर्देशिका, २०७०
- ✓ सूचना अधिकारीको काम, कर्तव्य र अधिकार निर्देशिका, २०७३

### १३. सार्वजनिक निकायमा परेका सूचना मागसम्बन्धि निवदेन र सो उपर सूचना दिएको विषय :

क्र.स.	सूचना माग भएको संख्या	सूचना उपलब्ध गराइएको संख्या	कैफियत
१.	लिखत सूचना माग नभएको।	-	मौखिक रूपमा सूचना माग र उपलब्ध गराइएको।

  
सूचना अधिकारी

  
निमित्त हुलाक अधिकृत



१४. कार्यालयको वेभसाइट, ईमेल वा फेसबुक विवरण :

🌐 वेभसाइट : [nawalparasi.nepalpost.gov.np](http://nawalparasi.nepalpost.gov.np)


✉ ईमेल : [nawalparasi.nepalpost.gov.np](mailto:nawalparasi.nepalpost.gov.np)  
: [dponawalparasi@gmail.com](mailto:dponawalparasi@gmail.com)

👤 फेसबुक : जिल्ला हुलाक कार्यालय नवलपरासी-ब.सु.पूर्व  
([facebook.com/profile.php?id=61564884106202](https://facebook.com/profile.php?id=61564884106202))

सूचना पाटीमा टाँस भएको मिति : २०८३/०९/११ गते ।

  
तयार गर्ने

यावल कुमार खाम्बा  
सूचना अधिकारी



प्रमाणित गर्ने

केश बहादुर खण्डेलु  
निमित्त हुलाक अधिकृत